



हेटौंडा उपमहानगरपालिका

## हेटौंडा राजपत्र

खण्ड: ४

सङ्ख्या: २

मिति: २०७७०२।३०

### भाग- ३

## मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (गठन तथा परिचालन) कार्यविधि २०७७

### प्रस्तावना

नेपालको संविधानले प्रत्याभुत गरेको शोषण विरुद्धको हक र मानव बेचबिखन तथा ओसार पसारलाई रोक्न हेटौंडा उपमहानगरपालिका भित्र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको लागि समिति गठन तथा काम, कर्तव्य र अधिकार निर्धारणका लागि यो कार्यविधि तयार पारिएको हो ।

१. यो कार्यविधिको नाम "मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण स्थानीय समिति (गठन तथा परिचालन) कार्यविधि २०७७" रहेको छ ।
२. यो कार्यविधि राजपत्रमा प्रकाशन भएको मितिदेखि लागू हुनेछ ।
३. हेटौँडा उपमहानगरपालिका मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समिती देहाय बमोजिम गठन हुनेछ ।

१.	उपमहानगरपालिकाका प्रमुख .....	संयोजक
२.	उपमहानगरपालिकाका उप प्रमुख .....	सह संयोजक
३.	सामाजिक बिकास समितिका संयोजक .....	सदस्य
४.	जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको प्रतिनिधी .....	सदस्य
५.	जिल्ला प्रहरी कार्यालय प्रमुख वा निजले तोकेको प्रतिनिधी .....	सदस्य
६.	शिक्षा बिकास महाशाखा प्रमुख.....	सदस्य
७.	सामाजिक बिकास महाशाखा प्रमुख.....	सदस्य
८.	उपमहानगरपालिकाको कानूनी सल्लाकार .....	सदस्य
९	उपमहानगरपालिका बालक्लब संजालका अध्यक्ष.....	सदस्य
१०.	समितिको निर्णय बमोजिम मानव बेचबिखनका विरुद्ध क्रियासिल संस्थाहरु मध्ये तीनवटा गै.स.स.का प्रमुख .....	सदस्य
११.	टोल बिकास संस्था नगर समन्वय समितिको अध्यक्ष.....	सदस्य
१२.	उपमहानगरपालिका नगरस्तरिय महिला जागरण समुहको प्रमुख .....	सदस्य
१३.	उद्योग वाणिज्य संघको प्रतिनिधि.....	सदस्य
१४.	नगरस्तरीय युवा क्लब संजालका अध्यक्ष.....	सदस्य
१५.	महिला बालबालिका महाशाखाका प्रमुख.....	सदस्य सचिव

४. हेटौँडा उपमहानगरपालिका मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम रहने छ ।

- क. प्रचलित कानून बमोजिम उद्धार गरिएका व्यक्तिको परिचय खुल्ने आधिकारिक कागजात नभएमा त्यस्ता कागजात बनाउनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने ।
- ख. प्रचलित कानूनमा भए अनुरूप स्थानीय स्तरमा पुनर्स्थापना केन्द्र संचालन गर्ने सोको अनुगमन र आवश्यकता अनुसार सहयोग गर्ने ।
- ग. मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गराउने,
- घ. बेचबिखन प्रभावितका लागि राहत कोष स्थापनातथा सञ्चालनगर्ने ।

- ड. आफ्नो क्षेत्रमा बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका व्यक्तिको संरक्षण र उद्धार गर्ने ।
- च. मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरू बीच समन्वयगर्ने ,
- छ. मानव बेचबिखन तथा ओसारपसार संग सम्बन्धित लगत तथा अभिलेख अद्यावधिक गर्ने र प्रत्येक ४ महिनामा सो सम्बन्धी प्रतिवेदन कार्यपालिकामा पेश गर्ने,
- ज. उपमहानगरपालिकाका वडाहरूमा मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण वडा समितिहरू गठन तथा परिचालन गर्ने ।
५. प्रत्येक वडामा देहाय बमोजिमको मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण वडा समिति गठन गरिनेछ ।
- |   |            |
|---|------------|
| १. वडा अध्यक्ष.....   | संयोजक     |
| २. वडाका महिला सदस्य .....  | सदस्य      |
| ३. स्थानीय प्रहरी प्रमुख.....   | सदस्य      |
| ४. वडा भित्रका विद्यालयहरूका प्र.अ मध्येबाट वडा समितिले तोकेको एक प्र.अ. .... | सदस्य      |
| ५. टोल बिकास संस्था वडा समन्वय समितिको अध्यक्ष.....                           | सदस्य      |
| ६. वडा वाल क्लब संजालका संयोजक.....   | सदस्य      |
| ७. वडाका महिला स्वास्थ्य स्वयम सेविका मध्येबाट एक.....                        | सदस्य      |
| ८. वडा स्तरिय महिला जागरण समुहका प्रमुख वा प्रतिनिधि .....                    | सदस्य      |
| ९. बेचबिखन प्रभावित मध्येबाट एक.....  | सदस्य      |
| १०. वडा स्तरीय युवा क्लब अध्यक्ष .....  | सदस्य      |
| ११. वडा सचिव .....  | सदस्य सचिव |
६. वडा स्तरिय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छः-
- क. बेच बिखन/जोखिमबाट बमोजिम उद्धार गरिएका व्यक्तिको परिचय खुल्ने आधिकारिक कागजात नभएमा त्यस्ता कागजात बनाउनका लागि सम्बन्धित निकायमा आवश्यक सिफारिस गर्ने ।

- ख. वडा स्तरमा पुनर्स्थापना केन्द्र भएमा सोको अनुगमन र आवश्यकता अनुसार सहयोग गर्ने ।
- ग. मानव बेचबिखन तथा ओसार पसार विरुद्ध जनचेतना अभिवृद्धि गराउने,
- घ. वडा स्तरको आवश्यकता एवं माथिल्लो समितिले बनाएको नीति र योजना अन्तर्गत रही कार्यक्रमको कार्यान्वयन गर्ने ।
- ङ. आफ्नो क्षेत्रमा बेचबिखन तथा ओसार पसारको जोखिममा रहेका व्यक्तिको संरक्षण र उद्धार गर्ने ।
- च. मानव बेचबिखन तथा ओसारपसार का विरुद्ध स्थानीय स्तरमा कार्यरत संघ संस्थाहरू बीच समन्वय गर्ने ।
- छ. मानव बेचबिखन तथा ओसारपसार संग सम्बन्धित लगत तथा अभिलेख अद्यावधिक गर्ने र प्रत्येक ४ महिनामा सो सम्बन्धी प्रतिवेदन सम्बन्धित निकायमा पठाउने ।

**७. बैठक सम्बन्धी कार्यविधि:**

- १. समितिको बैठक प्रत्येक २/२ महिनामा आवश्यकता अनुसार संयोजकले तोकेको मिति, स्थान र समयमा बस्ने छ ।
- २. कूल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा मात्र समितिको बैठकका लागि गणपुरक संख्या पुगेको मानिने छ ।
- ३. बैठकको अध्यक्षता समितिका संयोजक र निजको अनुपस्थितिमा सहसंयोजक वा उपस्थित सदस्यहरू मध्ये वरिष्ठ सदस्यले गर्नेछ ।
- ४. बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

**द. परिमार्जन तथा संशोधन:** यस कार्यविधिलाई आवश्यकता अनुसार हेटौँडा उपमहानगरपालिका नगर कार्यपालिकाले परिमार्जन तथा संशोधन गर्न सक्ने छ ।

प्रमाणिकरण मिति:- २०७७साल ०२ महिना ३० गते

प्रमुख प्रशासकिय अधिकृत  
गोपाल प्रसाद बगाले  
हेटौँडा उपमहानगरपालिका